

माई नगरपालिका शिक्षक छनौट कार्यविधि

माई नगरपालिका शिक्षा नियमावली, २०७४ को दफा ५४(४) को अधीनमा रही शिक्षक तथा कर्मचारी छनौट कार्यलाई व्यवस्थित गर्न नगर कार्यपालिकाको मिति २०७४/१०/१० को निर्णयले यो कार्यविधि पारित गरी लागू गरिएको छ ।

१. नियम ५४(१) बमोजिमको शिक्षक तथा कर्मचारी छनौट समितिलाई सहयोग गर्न विज्ञ सूचीबाट दुई जना सम्म विज्ञहरूको सहयोग लिन सकिनेछ ।
२. विद्यालयले रिक्त रहेको दरवन्दीमा १५ दिनको म्याद दिई विज्ञापन गर्नु पर्नेछ । उक्त विज्ञापन नगरपालिकाको कार्यालय, स्रोतकेन्द्र र आफ्नो विद्यालयमा टाँस गर्नु पर्नेछ । उक्त विज्ञापन सामाजिक सञ्जाल लगायत यथासक्य स्थानीय पत्रपत्रिका र एफ एम रेडियोमा समेतबाट प्रकाशन/प्रसारण गर्नुपर्नेछ ।
३. छनौट परिक्षा हुन पूर्व कम्तीमा २ दिन अगावै उमेदवारहरूलाई जानकारी गराउनु पर्नेछ । सो को लागि फोन सम्पर्क, मोबाइल म्यासेज र सूचना टाँसका सबै विधि अनिवार्य रूपमा अपनाउनु पर्नेछ । यति सूचना हुँदा हुँदै पनि कोही उमेदवारको अनुपस्थितिका कारण परीक्षा रोकिने छैन ।
४. उक्त परिक्षाको अनुगमन नगरपालिकाले गर्न सक्नेछ ।
५. प्रश्नपत्र निर्माण गर्दा पाठ्यक्रमको क्षेत्र निर्धारण गरी चिठ्ठा प्रणालीद्वारा प्रश्न पत्र निर्माण गरिनेछ ।
६. लिखित परीक्षा संचालन गर्दा कोड डिकोड प्रणाली अपनाई उत्तर पुस्तिका परीक्षण गर्नु पर्नेछ । छनौट समितिमा रहेका प्रतिनिधिबाट कोड डिकोड गरिनेछ ।
७. परीक्षालाई निष्पक्ष र मर्यादित ढंले संचालन गरिनेछ ।
८. परीक्षा समितिले उत्तर पुस्तिका परीक्षण गर्दा बहु परीक्षकद्वारा परीक्षण गराई औषत अंकलाई लिखित परीक्षाको प्राप्ताङ्क मानिनेछ ।
९. अन्तर्वार्ताको लागि परीक्षा समितिले कम्तीमा ३ जनाबाट अन्तर्वार्ता संचालन गरी औषत प्राप्ताङ्क नै अन्तर्वार्ता वापतको प्राप्ताङ्क कायम गरिनेछ ।
१०. लिखित तथा अन्तर्वार्ता (आवश्यकता अनुसार प्रयोगात्मक)समेतको कूल प्राप्ताङ्कका आधारमा उच्चतम अंक प्राप्त गर्नेलाई सफल र निकतम अंक प्राप्त गर्ने उमेदवारलाई वैकल्पिक उमेदवारको रूपमा सिफारिस गर्नु पर्नेछ ।
११. प्रारम्भिक बाल शिक्षा केन्द्रको शिक्षक/स.का. छनौट कार्य गर्दा समेत यसै कार्यविधिलाई मूल आधार मान्नु पर्नेछ । अन्य आवश्यक कार्यविधि छनौट समितिले तय गरी छनौट प्रकृयालाई सहज र मर्यादित बनाउन सक्नेछ ।
१२. यो कार्यविधि जारी हुनु अघि शिक्षक तथा कर्मचारी करारमा नियुक्ति सम्बन्धमा भएका काम कारवाही यसै कार्यविधि बमोजिम भए गरेको मानिनेछ ।